

२५औं बोर्ड बैठक

मिति २०७३/०२/२८

गते विहान ७:०० वजे

आज मिति २०७३/०२/२८ गते शुक्रवारका दिन धरान उपमहा नगरपालिका कार्य संचालन समितिको बैठक बसी तपसिलका निर्णयहरू गरियो ।

उपस्थिति

श्री टीकादत्त राई - कार्यकारी अधिकृत एवं प्रमुख - धरान उप-महानगरपालिका कार्यालय

आमन्त्रित उपस्थिति रेकर्ड

श्री गणेशप्रसाद खतिवडा	वरिष्ठ प्रशासकिय अधिकृत
श्री खगेन्द्रप्रसाद खतिवडा	वरिष्ठ कर अधिकृत
श्री सूरज श्रेष्ठ	वरिष्ठ इन्जिनियर
श्री रमेश शाह	वरिष्ठ आन्तरिक लेखा परिक्षण अधिकृत
श्री भेषराज अधिकारी	वरिष्ठ लेखा अधिकृत
श्री राजु पोखरेल	इन्जिनियर
श्री सूनील नेपाल	सामाजिक विकास अधिकृत

निर्णयहरू

निर्णय नं १ (एक) :- सौर्य सडकवृत्ति कार्यक्रम संचालन सम्बन्धमा ।

श्री संघिय मामिला तथा स्थानिय विकास मंत्रालयको अनुदानमा धरान नगरपालिकाका विभिन्न वडाहरूमा जनसहभागिता रकम तथा उप महानगर पलिकाको सहभागितामा संचालन गर्नु पर्ने जनसहभागितामा आधारित सौर्य सडक बत्ति कार्यक्रम संचालनकालागि तपसिल वमोजिम हुने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।

क) उक्त कार्यक्रम मिति २०७३/०२/२१ मा अख्तियारी तयार भएको भए पनि केहि समय पछि मात्र वेभमा राखिएको र सो को आधारमा को.ले.नि.का.वाट मिति २०७३/०२/२६ मा मात्र निकास प्राप्त भएकाले जेष्ठ मसान्त भित्र सम्झौता सम्पन्न गर्न असम्भव भएकाले आषाढमा पनि सम्झौता गर्न प्रकृया अगाडी बढाउने ।

ख) कार्य सञ्चालन प्रकृयाको सम्बन्धमा प्रचलित सवै कानुनले उपभोक्ता समिति वा ठेक्कापट्टाबाट गर्न सकिने ब्यबस्था गरेको सन्दर्भमा विभिन्न वडाहरूमा फरक फरक काम हुने भएकाले एउटा प्याकेजमा रु ६०००००।०० (रु साठीलाख) मा लागत नबढ्ने गरी सम्बन्धित उपभोक्ता समितिवाटै गर्ने । यसरी कार्यक्रम संचालन गर्दा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र तथा धरान उपमहा नगरपालिकामा सुचिकृत आपुर्तिकर्ताहरूवाट मात्र तोकिएको दररेट भित्र सम्बन्धित समितिले सौर्य सडक बत्ति खरिद तथा जडान गर्ने ।

ग) उपभोक्ताको लागत सहभागिताको सम्बन्धमा यस उपमहा नगरपालिकाको चालु आ. व. र आगामी आ.व.को वजेटमा समेत यस कार्यक्रमकालागि वजेटको ब्यबस्था नभएकाले सवै भन्दा बढि लागत सहभागितामा जुटाउने उपभोक्ता समितिहरूको हकमा पहिलो प्राथमिकता दिने गरी बाँकी रहेको हकमा मात्र अति महत्वपूर्ण क्षेत्रमा केहि कम सहभागिता गराई आगामी आ.व.मा सडक बत्तिकोलागि विनियोजित रकमवाट ब्यहोर्ने गरी सम्झौता गर्ने । यसो गर्दा

सामाजिक महत्वका पर्यटकीय स्थलहरू हालसालै थपिएका नयाँ वडाहरू तथा विपन्न वस्तीहरूमा न्यूनतम १५ देखि २० प्रतिशत तथा अन्य क्षेत्रहरूमा न्यूनतम २५ देखि ३५ प्रतिशत जनसहभागिता रकम निर्धारण गर्ने ।

घ) लागत अनुमानकालागि दरको सम्बन्धमा आवश्यकतानुसारको समानको जिल्ला दररेट नभएको हुनाले मंत्रालयबाट स्वीकृत स्फेशिफिकेशन अनुसारको सामानको लागि दर कायम गर्न स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ को नियम ६४ (४) को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए अनुसार श्री सूनसरी उद्योग वाणिज्य संघले दिएको दरभाउको आधारमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र तथा धरान उप महा नगरपालिकामा सुचिकृत आपूर्तिकर्ताहरूबाट खुल्ला रूपमा ७ (सात) दिने सूचना आब्हान गरी दरभाउ माग गरी दुवैको मध्ये कम दरभाउलाई आधारमानी लागत अनुमान तयार गर्ने ।

निर्णय नं २ (दुई) :- फरफारक तथा अन्तिम किस्ता रकम माग गर्ने सम्बन्धमा ।

स्थानीय विकास मंत्रालयको जगेडा कोषको सहयोगमा संचालन भएका तपसिलका योजनाहरू सम्पन्न भएकाले उक्त योजनाहरूको जाँचपास तथा फरफारक गरियो ।

क) धरान १, पृथ्वि पथ महालक्ष्मी मार्ग सडक ढल एजिड वाल निर्माण अन्तिम किस्ता रकम रु ११,००,०००।००

ख) धरान १५, पाथीभरा लाईन सडक निर्माण रु ७,५०,०००।००

ग) धरान १६,भीमसेन पथ सडक निर्माण रु ८,५५,०००।००

जम्मा रु सत्ताईस लाख पाँचहजार मात्र ।

उक्त कार्यमा भएको खर्चको अन्तिम किस्ता रकम माग गर्ने निर्णय गरियो ।

निर्णय नं ३ (तीन) :- सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा ।

यस आ.व.को अन्तिम तथा तेश्रो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं २६ स्थित वडा समितिको प्राङ्गणमा यहि मिति २०७३/०३/२४ गते शुक्रवार विहान १२ वजेवाट धरान उपमहा नगरपालिकाले उपलब्ध गराएका सेवा विषयक सार्वजनिक सुनुवाई कार्यक्रम महिला संजाल धरान उपमहा नगर समितिको ब्यबस्थापनमा सम्पन्न गर्ने निर्णय गरियो ।

निर्णय नं ४ (चार) :- भ्रमण भत्ता सम्बन्धमा ।

खानेपानी ब्यबस्थापन ऐन २०६३ अनुसार गठीत यस धरान खानेपानी ब्यबस्थापन बोर्डको नियमावली तयार भई स्वीकृत भई नसकेकाले ब्यबस्थापन बोर्डका सदस्यहरू बोर्डको कामको सिलसिलामा भ्रमणमा जाँदा प्रतिदिन प्रति सदस्य निजामती सेवाको राजपत्रांकित तृतीय श्रेणीले पाउने सरह दैनिक भ्रमण भत्ता उपलब्ध गराउने निर्णय गरियो ।

आजको बोर्ड बैठक विहान ९:३०वजे समापन गरियो ।

माईन्युटकर्ता : भक्तिराज शर्मा,सुचना अधिकृत,धरान उपमहा नगरपालिका